

सुलेमानको श्रेष्ठगीत

१ सुलेमानको सबैभन्दा उत्तम गीत।

उनले स्त्रीलाई प्रेम गर्छन्

रचुम्बनहरूसंग मलाई छुँनुहोस् तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।

इतपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगाथित छ, तपाईंको गन्थ अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरुणी केटीहरूले तपाईंलाई माया गर्छन्।

४ तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौ। हामी तपाईंको पछि दर्जुर्ने छौ राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।

यरूशलेमको स्त्रीहरू मनिस प्रति

हामीहरू खुशी अनि आनन्दित हुन्छौ। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरुणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।

ऊ स्त्रीहरूसित कुरा गर्छन्

प्रयरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल भै काली छु।

५म कति काली छु, मलाई घामले काली पारेको त्यसलाई ननिलीहाल। मेरा दाज्यू-भाइहरू म प्रति क्रोधित थिए, तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अहाए, त्यसै कारण आफूलाई ध्यान पस्याउनु पाइन।

तिनले पुरुषलाई भन्छन्

६म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्दु। मलाई भन, तिमी आफ्नो भैड़ाहरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउनेछु अथवा तपाईंका साथीहरूको बगाल अघि म किन घुम्टो हालेर बस्ने केटी भै हुने?

पुरुषको स्त्रीहरू प्रति वचन

७म तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो? स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ। जहाँ थुमा अनि बाख्नाका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ आफ्नो बाख्नाका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।

८मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे।

९०ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म राम्ररी सजाइएका छन्।

११तिम्बो निम्ति हामी सुनको लुक्न चाँदीले मारेर बनाउने छौं।

स्त्री बोल्छे

१२जब राजा आफ्नो कोठामा थिए, मेरो अत्तरको सुगन्थ फैलियो।

१३मेरा प्रेमी सुगन्थको थैली भै हुनुहुन्छ, मेरो स्तन माभमा सारा रात बिताउनु हुनेछ।

१४मेरा प्रेमी, मग-मग सुगन्थ दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ जुन एन-गदीको दाखबारीको बगैचामा फुल्छ।

पुरुषले भन्छ

१५मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ, आहा, तिमी साँच्चै राम्री छौ, तिम्रा आखाँहरू ढुकुरका भै सुन्दर छन्।

स्त्री बोल्छे

१६मेरो प्रेमी तपाईं असाथ सुन्दर हुनुहुन्छ, साँच्चै तपाईं मनोहर हुनुहुन्छ! हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।

१७हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन् डाँडा भाटाहरू सल्लाका छन्।

२८म भञ्चयाडमा फुल्ने गुलाफ अनि बेंसीमा फुल्ने लिली फूल भै छु।

पुरुष बोल्छ

रहेर प्रेमी अन्य स्त्रीहरूको माभ तिमी काढाँहरू माभमा फूलेकी लिली फूल भै छौ।

स्त्री भन्छन्

३हे मेरा प्रिय अन्य पुरुषहरूको बीच तपाईं जंगलमा अन्य धेरै रुखहरू बीच स्याउको बोट भै छौ। म ल्यो बोट मुनि बसेर आनन्द लिन चाहान्छु अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।

४मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो।

५म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस र स्याऊहरू खुवाएर सजीव बनाउनु होस।

६उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ अनि दाइने हातले मलाई अगाल्कोछ।

७हे यस्तश्लेमका तरुणीहरू! मुझुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। मसित प्रेम गर्न उत्तेजित नहाई जबसम्म म यसको निमित्त तैयारी हुँदिन।

८मेरो प्रेमीकाको स्वर सुन! लौ हेर, उहाँ आउँनु हुँदैछ, पहाडहरूमा उफ्रदै अनि ढाँडाहरूमा दगुर्दै।

प्रेमिका फेरि बोल्छे

९मेरा प्रेमी एउटा लघुमृग अथवा जवान मृग भै हुनुहुन्छ। हेर, उहाँ हाप्रो पर्खाल पछाडी उभिनु भएको छ, भयालबाट हेरिरहनु भएकोछ, आँखी भयालबाट चियाइरहनु भएकोछ।

१०मेरा प्रेमीले भन्नु भयो, हे सुन्दरी, मेरी प्यारी उठ, कहा टाडा जाऊँ।

११हेर! हिउँद बियो, वर्षा काल पनि गई सक्यो।

१२भुमिमा फूलहरू फूलिरहेकोछन, चराहरूले गाउने समय आइसकेको छ पृथ्वीमा दुकुरहरू कुर्लिन थालिसके।

१३नेभाराका चिचिलाहरू लाग्न थाल्यो, दाखका फूलहरूबाट वासना फैलिन थाल्यो। मेरी प्रियतमा उठ, हे मेरी सुन्दरी हिड कहाँही टाडा जाऊँ।

१४अगलो चट्टानको गुफाहरूमा र, पहाडहरू माथि लुक्ने मेरो दुकुर, मलाई तिम्रो दर्शन देऊ, मैले तिम्रो स्वर सुन्नु पाउँ। कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ अनि तिमी अत्यन्तै सुन्दरी छौ।

स्त्रीको वचन प्रियतम प्रती

१५हाप्रा निमित्त स्यालहरूलाई समातिदेऊ, किनभने ती स्यालहरूले हाप्रो दाखबारी नष्ट गरिदिन्छन् जो पूर्णरूपले फूलेकोछ।

१६मेरा प्रेमी मेरा हुनु हुन्छ अनि म उहाँकी, मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्न्छ।

१७जबसम्म दिन बितेर छाँया लामो हुँदैन फर्कि आऊ, मेरा प्रेमी हरिण भैं बन अथवा मृगहरू भैं सुन्दर पहाडहरूमाथि।

संगीहरूसँग स्त्री

३ राती मेरो ओछ्यानमा, म आफूले माया गरेको मानिस खोज्छु। मैले उसलाई खोजें तर पाउन सकिन।

४अब म उठ्छु म शहर वरीपरी घुम्छु। म मेरा मायालु लाई शहरको गल्ली र कुना कुनामा खोज्छु।

मैले शहरका पालेहरूलाई भेटे, तर मैले उहाँलाई पाउँनु सकिन।

५मलाई पालेहरूले भेटे शहर घुम्दै गर्दा मैले तिनीहरूलाई सोधें "के तिमीहरूले मेरा मायालुलाई देख्यौ?"

६जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ मैले मेरा मायालुलाई भेटे। मैले उहाँलाई समाते र उहाँलाई मेरी आमाको घरमा लगे अर्थात ती नारीको कोठामा जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन।

ऊ स्त्रीहरूसँग बोलिच्छ

७हे यस्तश्लेमका तरुणीहरू हो। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले प्रेम ममा जागृत गर्न छैनौ।

ऊ अनि उसकी दुलही

८यो नारी को हुन जो धेरै मानिसहरू सित मस्भूमिबाट आइरहेकी छिन्? तिनीहरूको पछि यस्तो धूलो निस्कैदैछ कि मानौ? त्यो धूँवाको बादल हो, जुन धूँवाँ बल्दै गरेको सुगन्धित स्स, धूप अथवा सुगन्धित मसला बाट निस्कन्छ।

९सुलेमानको सवारी हेर! इस्त्राएलका साठी जना बलिया बलिया सैनिकहरूले त्यो पालकी रक्षा गरिरहेका छन्।

१०तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्, रातमा आईर्पर्ने कुनै पनि विपतीको सामना गर्न तिनीहरू तत्पर छन्।

११राजा सुलेमानले आफ्नो निमित्त यात्रा गर्ने पालकी बनाए। तिनको पालकीको काठ लेकनानबाट ल्याइएको हो।

१२स्त्रीको खम्बाहरू चाँदीले बनिएको छ, आधारहरू सुनको बनाएका छन् आसन वैजनी रंगाका लुगाले ढाकिएको छ। त्यो यस्तश्लेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।

१३सियोनकी तरुणीहरू हो, बाहिर आएर सुलेमानलाई उनको मुकुटसित हेर, त्यो उसकी आमाले त्यो दिन पहिरयाई दिएकी थिइन्, जुन दिन उनको विवाह भएको थियो। त्यो दिन उनी अत्यन्तै खुशी थिए।

ऊ उनीसित कुरा गर्छन्

४ मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ।

५ आहा! तिमी सुन्दरी छौ। घुम्टोभित्र लुकेका ती तिम्रा आँखाहरू दुकुरका जस्तै छन् तिम्रा ती लामा केश गिलाद पाहाडबाट ओहालो नाच्दै भरिरहेको बाखाको बगाल भैं छन्।

६तिम्रो दाँतहरू भेडा भैं सेता छन् जसलाई भरखैरै नुहाइएको र कत्रनु तयारी बनाएको छ। तिनीहरू सबैले

जम्ल्याहा पाठा जन्माउँछन र तिमीहरूको एउटै थुमा
पनि हराएको छैन।

३तिम्रो ओठहरू रेशमको धागो जस्तै राता छन्।
तिम्रो मुख अति सुन्दर छ, तिम्रो घुम्टोभित्रका गालाहरू
एउटा दारीमका दुईं प्याकहरू जस्तै छन्।

४तिम्रो घाँटी दाऊदको किल्ला भै लामो अनि
पालतो छ, त्यो किल्ला सजाउनको निम्ति बनाएका
हजारौ ढालहरू यसको भित्ताहरूमा शक्तिशाली सेनाहरूसँग
छन्।

५तिम्रो स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्,
हरिणको जम्ल्याहा पाठा जस्तै लिली फूलहरू विच
चरिहन्छ।

६म त्यो गन्धर्सको पर्वत माथि जानेछु, र सुगन्धितको
पहाड़मा जानेछु, जब मैले आफ्नो अन्तिम सास लिनेछु
अनि छायाहरू लामो र्भई लुक्नेछन्।

७मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ, तिमीमा कुनै
प्रकारको दाग छैन।

८हे मेरी दुलही, तिमी मेरो निम्ति लेबनोनबाट
आऊ। म भएकोमा आऊ तिमी मसित अमानाको
चुचुरोबाट, सनीरको उचाईबाट, सिंहको गुफाबाट अनि
वितुवाको पाहाडबाट आऊ।

९मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित
गराउछ्यौ। तिम्रो आखौंको एक भलकले तिम्रो गलामा
लगाइएको मोतीको हारका एउटै दानाले, मेरो हृदय
चोरेकी छौ।

१०हे मेरी साथी, हे मेरी दुलही। तिम्रो माया कति
सुन्दर छ। तिमीले गासेको माया दाखरस भन्दा धेरै
राग्नो छ, तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध
भन्दा असल छ।

११मेरी दुलही। तिम्रो ओठबाट मह टप्किन्छ, दूध र
मह तिम्रो जिन्नो मुनि छ, तिम्रा बस्त्रहरूबाट मिठो
अत्तरको वासना आँउछ।

१२मेरी प्रेमिका, मेरी दुलही! ताल्चा लगाएको
बगैँचा जस्तै शुद्ध छौ। बन्द गरेको ताल जस्तै शुद्ध
छौ। त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।

१३-१४तिम्रो शरीर दारीम जस्तै छ अनि अरू
लोभ्याउने फलहरू, फूलहरू र मसलाहरूको बासनाले
भरिएको बगैँचा भैः: जटामसी केश दालचिनी, तिमी
एउटा सबै प्रकारको सुगन्धित रूखहरूले भरिएको
बगैँचा भै छौ मूर र यसमा सबै प्रकारको असल
मसलाहरू छन्।

१५तिमी बग्ने पानीको स्रोत जस्तै छौ। एउटा
लेबानोनबाट बग्दै आएको पानीको मूल।

ऊ बोलचिन्

१६उत्तरी हावा, तिमी उठ। दक्षिणी हावा, तिमी
आऊ! मेरो बगैँचामा बह अनि आफ्नो सुगन्ध छर्क।

मेरा प्रेमी आफ्नो बगैँचाभित्र पसुन् अनि ल्यहाँका मिठा
फलहरू खाउन्।

प्रित्यम भन्न्

५मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित
सामग्रीसित बगैँचामा पसें। मैले मेरो मुर्र
मशालाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ।
मैले आफ्नो दाखरस र दूध पिएकोछु।

स्त्रीहरू प्रेमीहरूसँग कुरा गर्न्

हे साथीहरू हो। खाऊ, प्रेमीहरू हो। पिय हो।
प्रेमको मद्यले मस्त हो।

प्रेमिका भन्दे

८म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले
मेरा प्रेमीले ढोका ढक्काइरहेको सुन्छु। ढोका खोल
मेरी प्रेमी, मेरी दुकुर, मेरी प्रियतमा, पुर्णता
मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले
भिजाएकोछ।

९मैले मेरा लुगाहरू फुकालिसकेकोछु। म फेरि
पहिसि चाहाँदिन। मैले मेरा पाऊ धुइसकेकोछु, यसलाई
म फेरि मैला हुन दिँदिन।”

१०तर उसको निम्ति म व्याकुल भए मेरा प्रेमीले
ढोकाको प्वालबाट हातहाल्दा।

११म आफ्नु प्रेमीको लागि ढोका उघान उठें, मेरा
हातहरूबाट रस गन्ध अनि औलीहरूबाट रस गन्धका
थोपाहरू तल माथि चुहे।

१२जब मैले मेरा प्रेमीको लागि ढोका उघारें, तर मेरो
प्रेमी त्याँबाट गइसकेका थिए। म भण्डै मरें जब उहाँ
आएर गए पछि। मैले उहाँलाई खोजी हिडे तर भेटिन,
मैले उहाँलाई बोलाउँदै खोजे तर उहाँले मेरो बोलावटको
उत्तर दिनु भएन।

१३शहरका पहरेदारहरूले मलाई भेटे, र तिनीहरूले
मलाई पिटे, अनि मलाई चोट पुस्याए। पर्खाल
माथि बसेका पहरेदारहरूले मैले ओढेको घुम्टो
खोसे।

१४हे यरूशलेमका तरुणीहरू! म तिमीहरूलाई भन्छु,
“यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्दौ भने भनिदेउ, म
उहाँलाई यति साहो प्रेम गर्नु, कि जब उहाँ मसित
हुनुहुन्न तब म बिमारी हुन्छु।

यरूशलेमका स्त्रीहरूले उत्तर दिन्छन्

१५स्त्रीहरूमा तिमी अति सुन्दरी छौ, तिम्रा प्रेमी र
अन्य प्रेमीहरूमा के भिन्नता छ? के तिम्रा प्रेमी अरुका
प्रेमीहरू भन्दा उत्तम छन्? के यसैकारण तिमी हामीबाट
वचन लिन चाहान्छौ कि तिम्रा प्रेमी अरुका प्रेमीहरू
भन्दा सुन्दर छन्?

तिनले यस्तशलेमका स्त्रीहरूलाई उत्तर दिन्छन

१०दश हजार मानिसहरूको बीचमा पनि मेरा प्रेमी
उज्जवल र तन्दुरुस्त देखिन्छन्।

११उहाँको शीर शुद्ध सुन जस्तै छ, उहाँको घुँघुरिएको
कालो काग जस्तै केश छ।

१२उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका
दुक्कुर जस्ता छन्, उहाँका आँखाहरू दूधमा डुबेका
दुक्कुरहरू जस्ता छन्।

१३उहाँका गाला सुगन्थित मसलाको बगैँचा भै,
सुगन्थको लागि प्रयोग गरिएका फूलहरू जस्तो छ।
उहाँका ओठहरू सुगन्थित रस चुहिरहने, लिली फूलहरू
जस्ता छन्।

१४उहाँका पाखुराहरू ढुङ्गा जडित, सुनका डन्डाहरू
जस्ता छन्, उहाँको शरीर नीलम जडित हातिको चिल्लो
दाँत जस्तो छ।

१५उहाँका पाऊहरू शुद्ध सुनमा राखिएका सङ्गमरमर
जस्ता छन्। उहाँ लेबनोनमा हुने राम्रो उभिदा अग्लो
देवदारु वृक्ष भै देखिनु हुन्छ।

१६हो, यस्तशलेमका स्त्रीहरू! उहाँको मुख अधिक
मिठास पूर्ण छ। मेरा प्रेमी अत्यन्तै कामनीय हुनुहुन्छ।
मेरा प्रियतम, मेरा साथी यस्तो हुनुहुन्छ।

यस्तशलेमका स्त्रीहरू ऊ सित बोलिञ्च

६ हे सुन्दरी स्त्री, भन तिम्रा प्रेमी कहाँ गएका छन्?
भन तिनी कुन बाटो गएका छन्? हामीलाई भन,
ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न
सकौ।

यस्तशलेमका स्त्रीहरूलाई तिनी उत्तर दिन्छन

रमेरो प्रेमी आफ्नो बगैँचामा जानुभएको छ। उहाँ
बगैँचालाई हेर्न र ल्यहाँबाट लिलीहरू बटुल्न जानु
भएको छ।

झम मेरा प्रेमीकी हुँ र उहाँ मेरो। उहाँ लिली
फूलको बगैँचामा डुल्नु हुन्छ।

उनी सित ऊ बोल्छ

४तिमी तिर्सा जस्तै सुन्दरी छौ, तिमी यस्तशलेम जस्तै
आकर्षक छौ। तिमी एउटा भण्डा बोक्ने डरलाग्दो सेना
भै साहासी छौ।

५तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन।
अनि तिम्रो केश लामो र भुमिरहेको छ गिलाद
पर्वतबाट तलतिर ओलिदै गरेका बाखाहरूको बगाल
भै। यसर्थ तिमीले मलाई नहेर।

६५तिम्रो दाँतहरू नुहाएर निस्केका र कत्रन तयार
रहेका भेडाहरू जस्तै छन्। तिनीहरू सबै जम्ल्हा
पाठाहरू जन्माए अनि तिनीहरू मध्ये एउटा पनि
गुमाएन्न।

७घुम्टो मित्र तिम्रा ती कनपटहरू एस्ता छन् कि
जस्ता दारीमका प्यापलाहरू हुन।

८वहाँका साठी रानीहरू छन् अनि असी रखौटिहरू
अनि अनगन्ती नयाँ तरुणीहरू छन्।

९तर ल्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन् मेरो
सम्पूर्णता जुन आमाले तिनलाई जन्माइन् ती
आमाकी प्रसिद्ध नानी जवान स्त्रीहरूले देखेर प्रशंसा
गरे, अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा
गरे।

स्त्रीहरूले उसको प्रशंसा गर्द्द्य

१०ती कन्या स्त्री को हुन्? अरुणोदयभै चम्कन्छन्
जुनभै सुन्दरी छिन्। तिनी घामभै चहकिली
छिन् तिमी एउटा भण्डा बोक्ने डरलाग्दा सेनाभै साहासी
छौ।

ऊ बोलिञ्च

११म तल ओखरको बगैँचा तिर गएँ बेशीहरूको
फल हेर्न दाखहरू फूलच्यो कि भनेर हेर्न दारिम्ले
कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ।

१२तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो
रथमा चढ्न मञ्जुरी दिएको अनुभव गरें।

यस्तशलेमका स्त्रीहरूले तिनलाई बोलाए

१३हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ, फर्केर
आऊ ताकि हामी तिमीलाई हेर्न सक्छौं, किन तिमीहरूले
शूलम्मेनीलाई सेनाहरूको युद्ध छावनीमा नर्तकीलाई भै
हेरिरहेका छौ।

युक्कले युक्ती सौन्दर्यमाथि प्रशंसा

७ हे राजकुमारी! यी जुताहरूमा तिम्रा पाऊ साँच्चै
सुन्दर देखिन्छ। तिम्रा छेपारीहरू कुनै शिल्पीले
कुँदैको गहना भै छन्।

८तिम्रो नाभि गोलो बटुको भै छ, यसमा दाखरस
बिना कहीले नहोस। तिम्रो पेट यस्तो छ कि
गहुँको थुपो लिली फूलहरूले सीमाना लगाए
जस्तो छ।

९तिम्रो स्तनहरू एक जोडा हरिण को पाठहरू जस्तै
छन।

१०तिम्रो घाटी यस्तो छ, मानौ हातीको दाँतले बनिएको
किल्ला हो। तिम्रा आँखाहरू यस्ता छन् मानौ बाथ
रब्बीमको फाटक नजिक हेस्बोनमा भाएको कुणहरू
हुन्। तिम्रो नाक यस्तो छ, मानौ त्यो लबनानको
किल्ला हो जुन दमशकश तिर फर्केकोछ।

११तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि
टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल भरेको
लामो केशले राजाको पनि मन पगिल्न्छ।

६५मी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका। तिमी कति राग्री र मनमोहक छौ।

७६तीमी खजुरको रूख जस्तै अगली छौ। अनि तिम्रा ती स्तनहरू खजुर फलेको भुप्पा जस्तै छन्।

८७म खजुरको रूखमाथि चड्नेछु, र त्यसका हाँगाहरू समाल्छु। तिम्रा स्तनहरू अझूँको भुप्पा भै र तिम्रो सासको गन्ध स्याउको बासना भै होऊन।

९८६तिम्रो मुख विशेष दाखमद भै होस जुन मेरो मायामा सोभै तल बगोस त्यो बिस्तारै सित मस्त निद्राँमा परेका मानिसहरूको ओठ सम्म बगोस।

तिनले युवकलाई भन्छन्

१०९म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ म त्यो हुँ।

११आउँनु होसः मेरा प्रेमी हामी मैदानमा जाँऊ, हामी गाँउमा रात काटौ।

१२हामी चाँडै दाखबारीमा जाँऊ, हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि हेरौं कतै फूल फुलिसकेको छ कि अनि दारीमको बोटमा फूलहरू ढकमकक छन् कि म त्यहाँ तिमीलाई देखाउने छु म तिमीलाई कति प्रेम गारेहेकीछु।

१३हे मेरा प्रेमी! सबै प्रकारका राग्रा फुलहरू हाम्रै द्वारमा छन्, दूधेफलहरूले सुगन्ध फैलाइरहेकाछन नयाँ र पुरानो आनन्दमय बस्नुहरू मैले तिम्रो निम्ति साँचिराखेकीछु।

Cआफ्नी आमाको दुध चुस्तै हुक्नि मेरो सानो भाइ जस्तै तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिए अनि तिमीलाई स्वाई खाने थिए। र कसैले यो गलती हो भन्न सक्ने थिएनन्। २जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन म तिमीलाई ती जननीको घरको त्यो कोठामा लैजाने थिए। म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको रसले बनिएको मसला युक्त मध्य दिने थिए।

तिनले स्त्रीहरूलाई भन्छन्

३उनको देब्रे हात मेरो टाउको मुनि छ अनि दाहिने हातले मलाई समात्नु भएको छ।

४हे यरुशलेमका तरुणीहरू हो! मलाई वचन देऊ कि जबसम्मा म यसको निम्ति तैयारी हुदिन। मलाई प्रेमले उत्तेजित पार्ने छैन।

यरुशलेमका स्त्रीहरू बोल्छन्

५आफ्नो प्रेमीसित अदेसिएर मरुभूमिबाट आँउदै गरेकी स्त्री को हुन्?

तिनले उसलाई भन्छन्

मैले तपाईंलाई स्याउको बोट मुनि जगाँए, जहाँ तपाईंकी आमले तपाईंलाई गर्भधारण गरेकी थिईन, जहाँ तपाईंको जन्म भएको थियो।

६मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस् यदि म एउटा औंठी जस्तै भाएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिह्न जस्तै शक्तिशाली हुन्छ कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो भै दन्किन्छ।

७के कसैले आफ्नो प्रेमका निम्ति आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने उ उपेक्षित हुन्छ र?*

तिनकी दाज्यू भाइहरू बोल्छन्

८हाम्री सानी बहिनी छ अनि जसको स्तन विकाश भएकै छैन, यदि कसैले तिनलाई विवहा गर्न खोजे, हामीले बहिनीको लागि के गर्नु पर्ने!

९यदि तिनी पर्खाल हुँदी हुन त तिनको वरिपरी चाँदी मोरेर चिटिक्क पार्ने थियौं, यदि तिनी ढोका हुँदी हो त हामीले देवदारुको फल्याकले वरिपरी बार्ने थियौं।

तिनले आफ्ना दाज्युहरूलाई उत्तर दिन्छन्

१०९म एउटा पर्खाल हुँ, मेरा स्तनहरू धरहराहरू जस्तै छन्। म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु।

तिनी भन्छन्

११बाल-हमनमा सुलेमानको एउटा दाखको बगँचा थियो, तिनले आफ्नो बगँचा रखवालहरू दिए, र प्रत्येक रखवालले १,००० चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये।

१२सुलेमान! तिमी आफ्नो १,००० शेकेल राख्न सक्छौ। प्रत्येक रखवालालाई २०० शेकेल देऊ उसले तिम्रो लागि ल्याएको दाखको सद्वामा! तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु। मेरो अधिको यो दाखबारी मेरो आफ्नै हो।

स्त्रीलाई भन्छन्

१३बगँचामा तिमी नै बस, साथीहरू तिम्रो आवाज सुनिरहेका छन्, तिमी मलाई पनि सुन्न देऊ।

तिनी ऊसित बोल्छन्

१४हे प्रियतम, चाँडो गर। अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण अथवा मृगका पाठा जस्तै हुनु होस्।

के कसैले ... हुन्छ र? “कसैले आफ्नो प्रेमको खातिर आफ्नोमा भएको सबै त्याग्छ भने उ महामूर्ख बनिन्छ।”

License Agreement for Bible Texts

World Bible Translation Center
Last Updated: September 21, 2006

Copyright © 2006 by World Bible Translation Center
All rights reserved.

These Scriptures:

- Are copyrighted by World Bible Translation Center.
- Are not public domain.
- May not be altered or modified in any form.
- May not be sold or offered for sale in any form.
- May not be used for commercial purposes (including, but not limited to, use in advertising or Web banners used for the purpose of selling online add space).
- May be distributed without modification in electronic form for non-commercial use. However, they may not be hosted on any kind of server (including a Web or ftp server) without written permission. A copy of this license (without modification) must also be included.
- May be quoted for any purpose, up to 1,000 verses, without written permission. However, the extent of quotation must not comprise a complete book nor should it amount to more than 50% of the work in which it is quoted. A copyright notice must appear on the title or copyright page using this pattern: "Taken from the HOLY BIBLE: EASY-TO-READ VERSION™ © 2006 by World Bible Translation Center, Inc. and used by permission." If the text quoted is from one of WBTC's non-English versions, the printed title of the actual text quoted will be substituted for "HOLY BIBLE: EASY-TO-READ VERSION™." The copyright notice must appear in English or be translated into another language. When quotations from WBTC's text are used in non-saleable media, such as church bulletins, orders of service, posters, transparencies or similar media, a complete copyright notice is not required, but the initials of the version (such as "ERV" for the Easy-to-Read Version™ in English) must appear at the end of each quotation.

Any use of these Scriptures other than those listed above is prohibited. For additional rights and permission for usage, such as the use of WBTC's text on a Web site, or for clarification of any of the above, please contact World Bible Translation Center in writing or by email at distribution@wbtc.com.

World Bible Translation Center
P.O. Box 820648
Fort Worth, Texas 76182, USA
Telephone: 1-817-595-1664
Toll-Free in US: 1-888-54-BIBLE
E-mail: info@wbtc.com

WBTC's web site – World Bible Translation Center's web site: <http://www.wbtc.org>

Order online – To order a copy of our texts online, go to: <http://www.wbtc.org>

Current license agreement – This license is subject to change without notice. The current license can be found at: <http://www.wbtc.org/downloads/biblelicense.htm>

Trouble viewing this file – If the text in this document does not display correctly, use Adobe Acrobat Reader 5.0 or higher. Download Adobe Acrobat Reader from:
<http://www.adobe.com/products/acrobat/readstep2.html>

Viewing Chinese or Korean PDFs – To view the Chinese or Korean PDFs, it may be necessary to download the Chinese Simplified or Korean font pack from Adobe. Download the font packs from:
<http://www.adobe.com/products/acrobat/acrasianfontpack.html>